

504 योजना

यदि तपाईंको बच्चालाई विद्यालयमा सफल हुन अतिरिक्त सहयोग आवश्यक चाहिन्छ तर विशेष शिक्षाको लागि योग्य हुँदैन भने तपाईं के गर्नुहुन्छ?

आफैलाई, आफ्नो चिकित्सकलाई वा शिक्षकलाई सोध्नुहोस्:

- के तपाईंको बच्चामा अपाङ्गता वा स्वास्थ्य सम्बन्धी रोगहरू छन् जसले दैनिक जीवनका कृयाकलापहरू गर्ने उसको क्षमतालाई सीमित गर्छ?
- यसले तिनीहरूलाई आफ्नो शिक्षामा पूर्ण रूपमा सहभागी हुन रोकिरहेको छ?

चरण 1 – सिफारिस

- यदि तपाईंलाई अपाङ्गताको कारणले आफ्नो बच्चाको उपयुक्त सुविधाहरू आवश्यक छन् जस्तो लाग्छ भने, तपाईंको स्कूलको प्रधानाध्यापकलाई पत्र लेख्दै 504 योजनाको बारेमा सोध्नुहोस्।
- तपाईंको अभिलेखहरूका लागि निवेदनको एउटा प्रति आफूसँग राख्नुहोस्।

चरण 2 – व्यक्तिगत मूल्याङ्कन

- स्कूल समूहले तपाईंको बच्चामा दैनिक जीवनका मुख्य गतिविधि (देख्ने, सुन्ने, हिंड्ने, सिक्ने, इत्यादि) गर्न रोक्ने कुनै दुर्बलता छ वा छैन भनि निर्धारण गर्न मूल्याङ्कन गर्नेछ।
- मूल्याङ्कन समापन भइसकेपछि डिस्ट्रिक्टले तपाईंको बच्चा 504 योजनाको लागि योग्य छ वा छैन भनि निर्धारण गर्न एउटा समूह बैठक तय गर्नेछ (आमाबुवा/ परिवारका सदस्यहरू समूहका सदस्य हुन्)।
- स्कूलले आमाबुवालाई यो बैठक हुने स्थान र समयको बारेमा सूचित गराउनु पर्दछ ताकि उनीहरू सहभागी हुन सकून्।

चरण 3 – 504 योजना लेखन

- जब बच्चा योग्य हुन्छ, तब समूहले योजनाको विकास गर्नुपर्छ।
- 504 योजनामा विद्यार्थीलाई स्कूलका कार्यक्रमहरू तथा गतिविधिहरूमा समान रूपमा सहभागी हुन सक्ने सेवा तथा सुविधाहरू पर्दछन्।

चरण 4 – 504 योजनाको समीक्षा

- स्कूल डिस्ट्रिक्टले विद्यार्थीलाई सही सुविधा तथा सेवाहरू प्रदान गरिएका छन् भनि सुनिश्चित गर्न वार्षिक रूपमा योजनाको समीक्षा गर्नेछ।



तपाईंले थाहा पाउनुपर्ने थप कुरा



सेक्सन 504 यू.एस. शिक्षा विभाग (ED) बाट संघीय आर्थिक सहायता प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिहरूको कार्यक्रमहरू र गतिविधिहरूमा सहभागी हुने अधिकार सुरक्षित गर्न विकास गरिएको एउटा संघीय कानून हो।



504 योजनामा कुनै निश्चित मानदण्ड छैन, प्रत्येक विद्यार्थीका फरक-फरक आवश्यकताहरू हुन्छन् र यदि योग्य छन् भने फरक-फरक योजना प्राप्त गर्नुपर्छ।



सेक्सन 504 का नियमहरू अन्तर्गत रहेको अपाङ्गता भएका विद्यार्थीहरूका लागि उपयुक्त शिक्षामा, नियमित कक्षाकोठा शिक्षा, पूरक सेवाहरू सहित नियमित कक्षाहरूमा शिक्षा, र/वा विशेष शिक्षा तथा सम्बन्धित सेवाहरू पर्ने सक्छन्।

सन्दर्भहरू र जानकारी प्रदान यहाँबाट प्रदान गरिएको हो:
-www.opwdd.ny.gov
-www2.ed.gov
थप जानकारीका लागि parentnetworkwny.org मा हेर्नुहोस्।



यस कागजातमा समावेश विषयवस्तु संयुक्त राज्यको शिक्षा विभाग, #H325160003 बाट अनुदान अन्तर्गत विकास गरिएको थियो। यद्यपि, ती विषयवस्तुले संयुक्त राज्यको स्वास्थ्य विभागको नीतिलाई आवश्यक रूपमा प्रस्तुत गर्दैनन् र तपाईंले संघीय सरकारद्वारा अनुमोदन प्राप्त गर्नुहुँदैन। परियोजना अधिकारी, कारमेन सान्चेज

(716) 332-4170
info@parentnetworkwny.org
www.parentnetworkwny.org

PARENT NETWORK
OF WESTERN NEW YORK

@ParentNetwork
@PNWNY